



ऐन संख्या :-	६
--------------	---



अधिहिमाल गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४

अधिहिमाल गाउँपालिका

दार्चुला जिल्ला

७ नं. प्रदेश

समाबाट स्वीकृत मिति :-	२०७४/०६/०२
------------------------	------------

२०७४/०६/०२

प्रस्तावना

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम अपिहिमाल गाउँपालिकाको सञ्चित कोषको संचालनगर्न, बेंजट तथा कार्यक्रम नर्जुमा गर्ने, निकासा तथा खचनगर्न, लेखा राख्न, आर्थिक तथा वित्तीय प्रतिवेदन गर्ने, आर्थिक कारोबारको आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउन, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने, बेरुज फल्ट्यौट तथा असुल उपर गर्ने गराउन, आर्थिक कार्यविधिलाई नियमित व्यवस्थित र जबाकदेही बनाउन बाजूलीय भएकोले,

नेपालको संविधानको धारा २२२ बमोजिमको अपिहिमाल गाउँसभा संविधानको धारा २२३ बमोजिमको अपिहिमाल गाउँपालिकाको गाउँसभाले यो कानून बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. गांक्षित नाम र प्रारम्भ: (१) यस कानूनको नाम "अपिहिमाल गाउँपालिकाको आर्थिक कार्यविधि कानून, २०७४" रहेकोछ ।

(२) यो कानूनसम्बादाट पारित भएको मितिदेखिलाग दुनेछ ।

२. परिमाण विषय वा प्रसरण अर्को अर्थ नलागेमा यस कानूनमा,-


(क) "असुल उपर गर्ने पर्ने रकम" भन्नाले पुर्वालित ऐन बमोजिम भक्तानी दिन नहुने रकम भक्तानी दिएको वा वही हुने गरी भक्तानी दिएको वा धर्टी रकम असुल गरेको कारणबाट असुल उपर गर्ने पर्ने मनी लेखापरीक्षण हुदा ठहच्याइएको बेरुज रकम सम्कृन पर्दै र सो शब्दले हिनामिना वा मस्यौट गरेको रकम तथा गाउँलाई तिनु बुझाउन पर्ने अन्य कुनै रकम कलम समेतलाई जनाउदै ।

(ख) "अन्तिम लेखापरीक्षण" भन्नाले महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्कृनपर्दै ।

(ग) "आन्तरिक लेखापरीक्षण" भन्नाले अपिहिमाल गाउँपालिकाको तोकिएको शाखा वा अधिकृतबाट हुने आन्तरिक लेखापरीक्षण सम्कृनपर्दै ।

(घ) "आर्थिक वर्ष" भन्नाले हरक वर्षको साउन महिनाको एक गतेदेखि अर्को वर्षको आषाढ महिनाको मसान्तसम्मको बाहू महिनाको अवधिलाई सम्कृनपर्दै ।

(ङ) "एक तह माधिको अधिकारी" भन्नाले बडा सचिव र विषयगत शाखा प्रमुखको हकमा अपिहिमालगाउँपालिकाको कार्यकारी अधिकृत, गाउँपालिकाको कार्यकारी अधिकृतको हकमा अपिहिमाल गाउँपालिकाको अध्यक्ष प्रमुख र अध्यक्ष प्रमुखको हकमा गाउँकार्यपालिका सम्कृनपर्दै ।


२

- (च) "कारोबार" भन्नाले सरकारी चल, अन्यले नगदी तथा जिन्सी धनमाल जिम्मा लिई प्रचलित ऐन वमोजिम नियांसित काममा खच वा दाखिला गर्ने सम्बन्धी सम्पूर्ण काम सम्कनु पर्छ ।
- (छ) "कार्यकारी अधिकृत" भन्नाले अपिहिमाल गाउँपालिका को कार्याङ्कारी अधिकत सम्कनुपर्छ ।
- (ज) "कार्यालय" भन्नाले अपिहिमाल गाउँपालिकाको कार्यालय सम्कनु पर्छ । सो शब्दले अपिहिमाल गाउँपालिकाको मातहत रहेको विषयगत शाखा वा विभाग वा महाशाखा वा कार्यालय वा एकाइहरूलाई समेत जनाउनेछ ।
- (झ) "कार्यालय प्रमुख" भन्नाले खण्ड (छ) र (ज) वमोजिमको कार्यालयको प्रधासकीय प्रमुख भई कामकाज गर्ने तोकिएको पदाधिकारी सम्कनु पर्छ ।
- (ञ) "गाउँपालिका" भन्नाले अपिहिमाल गाउँपालिका सम्कनु पर्छ ।
- (ट) "जिम्मेवार व्यक्ति" भन्नाले लेखा उत्तरदारी अधिकृतवाट अधिकार, सुभ्याए वमोजिमको काय सचालन गर्ने, जिम्मा लिने, खच गर्ने, लेखा गर्ने, आन्तरिक तथा अन्तर्म लेखापरीक्षण गराई बेरुज फल्गुयोट गर्ने गराउने, सरकारी नगदी जिन्सी असल उपर गर्ने गराउने तथा दाखिला गर्ने करंव्य भएको व्यक्ति सम्कनुपर्छ । सो शब्दले अपिहिमाल गाउँपालिकाको कामको लागि सरकारी नगदी वा जिन्सी लिई वा नजिंड सो काम फल्गुयोट उने जिम्मा लिने जुनसुकै व्यक्ति समेतलाई जनाउन्छ ।
- (ठ) "तालुक कार्यालय" भन्नाले बडा कार्यालय तथा विषयगत कार्यालयको हकमा अपिहिमाल गाउँकार्यपालिकाको कार्यालय सम्कनुपर्छ ।
- (ड) "तोकिएको" वा "तोकिएवमोजिम" भन्नाले यस कानून अन्तर्गत बनेका नियमावली निर्देशिका वा कार्यविधिमा तोकिएको वा तोकिएवमोजिम सम्कनुपर्छ ।
- (ढ) "प्रदेश सञ्चित कोष" भन्नाले सविधानको धारा २०४ वमोजिमको सञ्चित कोष सम्कनुपर्छ ।
- (ण) "वजेट सकेत" भन्नाले नेपाल सरकारले स्वीकृत गरेको आर्थिक सकेत तथा वर्गीकरणको अधीनमा रही गाउँ नगर पालिकाको कार्यालय, विषयगत शाखा, बडा कार्यालय वा सो सरहको थेत्राधिकार भएका आयोजना कार्यक्रम आदिको काय प्रकृति र सम्बन्ध समेत छाउट्टने गरी अपिहिमाल गाउँपालिकाले दिएको सकेतलाई जनाउन्छ ।
- (៥) "बेरुज" भन्नाले प्रचलित कानून वमोजिम पूऱ्याउन पनि रीत नपूऱ्याई कारोबार गरेको वा गर्ने रीत नपूऱ्याई कारोबार गरेको वा नराखेको तथा अनियमित वा ठहरायाइएको कारोबार सम्कनुपर्छ ।
- (६) वेमनार्थिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औत्याइएको वा ठहरायाइएको कारोबार सम्कनुपर्छ ।
- (७) "वैक" भन्नाले सञ्चित कोषको सञ्चालन गर्ने नेपाल गष्ट वैकवाट स्विकृती प्राप्त अपिहिमाल गाउँपालिकाले तोकको करै वैक सम्कनु पर्छ । सो शब्दले त्यस्तो वैकको अधिकार प्रयोग गरी कारोबार मनेगरी तोकिएको वैकको शाखा समेतलाई जनाउन्छ ।
- (८) "मातहत कार्यालय" भन्नाले अपिहिमाल गाउँपालिका मातहत रहेको बडा कार्यालय वा विषयगत शाखा, महाशाखा, विभाग वा कार्यालय र एकाई सम्कनुपर्छ ।

- (न) "लेखा" भन्नाले कारोबार भएको व्याहोरा देखिने गरी प्रचलित कानून वमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात र प्रतिवेदनका साथै विचारीय प्रविधिवाट राखिएको अभिलेख र आधिक विवरण समेतलाई सम्झनुपछु ।
- (प) "लेखा उत्तरदायी अधिकृत" भन्नाले आफ्नो र मातहत कार्यालयको आधिक प्रशासन सचालन गर्ने, वापिक बजेट तयार गर्ने र सो बजेट निकासा प्राप्त गरी खर्च गर्ने अधिकार सम्झने, बजेट तथा कार्यक्रम अनुसार हुने आधिक कारोबारको लेखा राख्ने र राहन लगाउने, लेखा विवरण तयार गर्ने गराउने, विनियोजन, राजस्व, धरौटी, जिन्सी र अन्य जनसूक्ष्म कारोबारको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने, बेरुजु निर्यापित गर्ने गराउने, असल उपर गर्ने गराउने वा मिन्हा गर्ने गराउने कर्तव्य भएको अपिहिमाल गाउँपालिकाकार्यकारी अधिकृतलाई सम्झनुपछु ।
- (फ) "बडा कार्यालय" भन्नाले अपिहिमाल गाउँपालिकाको बडा कार्यालय सम्झनुपछु ।
- (ब) "बडा सचिव" भन्नाले अपिहिमाल गाउँपालिकाको बडा सचिवलाई सम्झनुपछु ।
- (म) "विनियोजन" भन्नाले अपिहिमाल गाउँपालिका सभाद्वारा विभिन्न कार्यहरूकालागि विभिन्न शीर्षकमा खर्च गर्ने विनियोजन भएको रकम सम्झनुपछु ।
- (म) "वित्तीय विवरण" भन्नाले नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड वमोजिम कर्ने निश्चित अवधिमा भएको आधिक कारोबारको समष्टिगत स्थिति दशाउने उद्देश्यले शीर्षक समेत खुल्ने गरी तयार गरिएको विवरण सम्झनुपछु र सो शब्दले कारोबारको स्थिति दशाउने गरी शीर्षकका आधारमा बनाइएको बजेट अनुमान निकाशा, खर्च, आमदानी, दाखिला र वार्की-रकम समेत खुलाइएको प्राप्ति र भक्तानी विवरण र सासग सम्बन्धित लेखा, टिप्पणी र खुलासा समेतलाई जनाउँदूँ ।
- (य) "सार्वधारन" भन्नाले नेपालको सविधान सम्झनुपछु ।
- (र) "सञ्चित कोष" भन्नाले गाउँपालिकाको सञ्चित कोष सम्झनुपछु ।
- (ल) "सभा" भन्नाले अपिहिमाल गाउँ नगर सभा सम्झनुपछु ।
- (ब) "संपरीक्षण" भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको बेरुजको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फछोट सम्बन्धी कार्यलाई सम्झनुपछु र सो शब्दले समावाट गठित लेखा समितिवाट प्राप्त सुन्नाव वा निदेशनका आधारमा गरिने परीक्षण वा अनुगमन कार्य समेतलाई जनाउँदूँ ।
- (श) "कार्यपालिका" भन्नाले अपिहिमाल गाउँकार्यपालिका सम्झनुपछु ।
- (प) "सार्वजनिक जवाफदेहीको पद" भन्नाले पारिश्रमिक ठेकिएको वा नठेकिएको जे भए तापनि कुनै रूपमा नियुक्त हुने वा निवाचित हुने वा मनोनयन हुने कानूनी मान्यता प्राप्त सार्वजनिक काम, कर्तव्य र अधिकार भएको पद सम्झनुपछु ।
- (स) "विषयगत शास्त्रा" भन्नाले अपिहिमाल गाउँपालिका अनावृत रहेको विषयगत विभाग, महाशाखा, शाखा, कार्यालय वा एकाइलाई सम्झनुपछु ।

परिच्छेद-२

सञ्चित कोषमञ्चालन सम्बन्धी व्यवस्था

३ सञ्चित कोषको सञ्चालन: (१) सञ्चित कोषमा देहायका रकमहरु रहनेछन्:-

(क) गाउँसभावाट स्वीकृतकानून वमोजिम लगाइएको कर तथा गैर कर बापत असुल भएक राजस्व रकम।

(ख) नेपाल सरकार तथा प्रदेश सरकारवाट राजस्व बाँडफाँडवापत प्राप्त रकम।

(ग) नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त भएको समानीकरण अनुदान, सशाङ्क अनुदान, समपूरक अनुदान र विशेष अनुदान बापते प्राप्त रकम।

(घ) गाउँपालिकाले लिएको आनुरागिक ऋणवापतको रकम।

(ङ) अन्य प्रचलित कानून वमोजिम गाउँपालिका नाममा प्राप्त भएको अन्य आय बापतक रकम।

(२) उपदफा (१) वमोजिमको रकम नेपाल गष्ट बैंकवाट स्वीकृतिप्राप्त गाउँपालिकाले तोकेको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ।

(३) नेपालको सविधान, यो कानून अन्य प्रचलित कानूनको अधीनमा रही सञ्चित कोषव सञ्चालन गाउँपालिकाको कार्यालयले तोके वमोजिम गर्नेछ।

सञ्चित कोषको लेखा राख्ने उत्तरदायित्व: (१) सञ्चित कोषको लेखा अधार्यिक रूपमा राख्ने तथा त्यसको वार्षिक वित्तीय विवरण तयार गर्ने तथा लेखा दाखिला गर्ने गराउने कर्तव्य र उत्तरदायित्व गाउँपालिकाको कार्यकारी अधिकृतको हुनेछ। (२) उपदफा (१) वमोजिमको लेखा तथा सोको वित्तीय विवरण सभामा र प्रदेश लेखा नियन्त्रक कार्यालय, महालेखा नियन्त्रक कार्यालय ए महालेखा परीक्षक समक्ष पेश गर्ने सम्बन्धी अन्य कार्यावधि तोकिए वमोजिम हुनेछ।

परिच्छेद - ३

बजेट निर्माण तथा आर्थिक कार्यक्रम तर्जुमा, निकासा, खचन, रकमान्सर तथा नियन्त्रण

बजेट तथा कार्यक्रम तर्जुमा गर्ने: (१) आगामी आर्थिक वर्षमा गाउँपालिकाले सम्पादन गर्नुपर्ने का तथा कार्यक्रमको लागि सविधानको धारा २३० वमोजिम बजेट तयार गर्ने गराउने र सभामा पेश गर्नारित गराउने उत्तरदायित्व कार्यपालिकाको हुनेछ।

(२) उपदफा (१) वमोजिम बजेट तथा कार्यक्रम तर्जुमोगर्ने प्रयोगनकालागि उपलब्ध हुने श्रोत तथा खचनको सीमाको पूर्वानुमान चालु आर्थिक वर्षको चैत्र मसान्तमित्र गरिनका पर्नेछ।

(३) उपदफा (२) वमोजिम श्रोत र खचनको सीमा निर्धारण भएपछि निर्धारित श्रोत तथा खचनको सीमामित्र रही आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नु पर्नेछ।

(४) आगामी आधिक वर्षको बजेट चालु आधिक वर्षको असार १५ गतेभित्र समाप्त प्रस्तुत गर्नुपर्नेछ ।

(५) आगामी आधिक वर्षको बजेट तजुमा गदां गाउँपालिकास्वीकृत आवधिक योजना र मध्यकालीन खच संरचनालाई मूल आवार बनाउनु पर्नेछ ।

(६) गाउँपालिकाले धाटा बजेट निर्माण गर्नुपर्ने भएमा धाटा पूर्ति गर्ने खोल समेतको खाका तयार गर्नुपर्नेछ ।

(७) बजेट तथा कायंकम तजुमा, छलफल एवम् बजेटको मस्यौदालाई अन्तिम रूप दिइ पारिन गदां अपनाउनुपर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

६. बजेट निकासा: (१) समावाट बजेट स्वीकृत भएको ३ दिनभित्र स्वीकृत बजेट विवेरण अनुसार खच गर्ने अखिलयारी कायंकारी अधिकतले मातहतकार्यालय प्रमुखलाई दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अखिलयारीप्राप्त भएपछि तोकिए विवेरण अनुसार खच गर्ने निकाशा र भक्तानी गर्नुपर्नेछ ।

तर आधिक वर्षको अन्तिम दिनमा ऋण दायित्वको भक्तानी र हिसाबमिलान बाहेकको अन्य भक्तानी सम्बन्धीकाम हुनेछैन ।

(३) उपदफा (२) बमोजिम प्राप्ति, निकासा तथा भक्तानी गदां सधीय महालेखा नियन्त्रक कायंकाम तोकिएको मापदण्ड बमोजिम हुनेगरी एकल खाता कोष प्रणाली अवलम्बन गरिनेछ ।

(४) रकम निकासा मर्पिए तोकिएकापदाधिकारीको सयुक्त इस्तखतबाट बैक खाता सञ्चालन गर्नुपर्नेछ ।

(५) स्वीकृत बजेट तथा कायंकम बमोजिम स्वीकृत बजेटको परिधिभित्र रहेर प्रचलित कानूनबमोजिम खच गर्ने, लेखा राखी वा राख्न लगाई लेखा पेश गर्ने, लेखापरीक्षण गराउने, बेरुजु फछ्यौट गर्नेर कायंपालिकामा पेश गर्ने उत्तरदायित्व लेखा उत्तरदायी अधिकतको हुनेछ ।

(६) यस कानूनर प्रचलित अन्य कानून बमोजिम रकम निकासा दिने तथा कोष सञ्चालन गर्ने गराउने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

७. बजेट रोक्का वा तियन्त्रण गर्न सक्ने दफा ६ मा जनस्कै कुरा लेखिएको भएतापनि गाउँपालिकाको आधिक स्थिति र सञ्चित कोषमा जम्मा रहेको रकमलाई मध्यनजर गरी विनियोजित रकममा आवश्यकता अनुसार गाउँपालिकाले पूर्ण वा आशिकरूपमा रोक्का वा नियन्त्रण गर्न सक्नेछ ।

८. खच गर्ने कार्यविधि: गाउँपालिकाको कायं तथा आयोजना सञ्चालन गर्ने, धरौटी, दस्तुर, सेवा शुल्क लिने, पेशकी दिने तथा फछ्यौट गर्ने, नगदी तथा जिन्मी सम्पत्तिको संरक्षण गर्ने, लिलाम विक्री गर्ने, मिन्हा दिने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

९. रकमान्तर तथा श्रोतान्तर: (१) गाउँपालिकाको स्वीकृत बजेटको कुनै एक बजेट उप शीघ्रक अन्तरालको खच शीघ्रकमा रकम पूर्ण भएमा सोनपूर्ण भएको रकम कुनै एक वा एक भन्दा बडी शीघ्रकमाबत हुने रकमबाट २५ प्रतिशतमा नबहुने गरी गाउँकायंपालिकाले रकमान्तर गर्न सक्नेछ ।

तर पूर्जीगत शीघ्रकबाट चालु शीघ्रकमा रकमान्तर गर्न सक्ने छैन ।

(२) उपदफा (१) बमोजिमको अधिकार आवश्यकता अनुसार गाउँ कायंपालिकाले कायंकारी अधिकतलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(३) गाउपालिकाको विनियोजन अन्तर्गत कुनै एक प्रकारको खच व्यहोरें श्रोतमा रहेको रकम अको श्रोतमा सारे र भुक्तानी विधि परिवर्तन गर्ने अधिकार सभाको हुनेछ ।

(४) रकमान्तर तथा स्रोतान्तरसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

१० वजेट फिता हने: स्वीकृत वापिक वजेटमा विनियोजन मै निकासा भएको रकम कुनै कारणवश खच हुन नसकी खच खातामा बोकी रहेमा आधिक वर्षको अन्तमा सचित कोषमा फिता दाखिला गर्नुपर्नेछ ।

परिच्छेद-४

कारोबारको लेखा

कारोबारको लेखा (१) विनियोजन, धरौटी एवं राजश्व तथा अन्य कारोबारको लेखा दोहोरो लेखा प्रणालीको सिद्धान्त बमोजिम नगदमा आधारित लेखा प्रणाली अनुसार राखिनेछ ।

तर महालेखा नियन्त्रक कार्यालयले नगदमा आधारित लेखा प्रणालीलाई परिमाजन गरी परिमाजित नगद आधार वा प्रोदमावी आधारमा लेखा राख्ने गरी तोकि दिन सम्भेद्ध ।

(२) उप नियम (१) बमोजिमको लेखा राख्नकालागि आवश्यक लेखा ढाँचा महालेखा परीक्षकबाट स्वीकृत भए बमोजिम हुनेछ ।

(३) गाउपालिकाले अनुदान, सहायता, लगानी विनियोजन, राजश्व तथा धरौटीका अतिरिक्त अन्य सबै प्रकारकारोबार र खचको लेखा गाउपालिकाले तयार गरी राख्नुपर्नेछ ।

(४) लेखा उत्तरदायी अधिकतले तोकिएको समयमित्र विनियोजन, राजश्व, धरौटी लगायतको एकीकृत वित्तीय विवरण तयार गरी गाउपालिका, गाउपालिका तथा महालेखा नियन्त्रक कार्यालयमा उपैलव्य गराउनु पर्नेछ ।

(५) आफ्नो निकाय र मातहत कार्यालयको सम्पति र दायित्वको लेखाकन एवं प्रतिवेदन गर्ने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

११ जिम्मेवार व्यक्ति जबाफदेही हने: (१) जिम्मेवार व्यक्तिले प्रत्येक कारोबार स्पष्टदेखिने गरी प्रचलित कानूनले तोके बमोजिमको रित पृथाई लेखा तयार गरीगराई राख्नु पर्नेछ ।

(२) आधिक प्रशासन सचालन गदा मातहत कार्यालयले प्रचलित कानूनकोपालना गरे नगरेको सम्बन्धमा आवश्यकता अनुसार रेखदेख, जाचबुझ तथा निरीक्षण गर्नेर मातहत कार्यालयको हिसाब केन्द्रीय हिसाबमा समावेश गराउने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

(३) उपदफा (१) बमोजिम लेखा तयार गरेनगरेको वा उपदफा (२) बमोजिम लेखा उत्तरदायी अधिकृतले रेखदेख, जाचबुझ तथानिरीक्षण गदा वा लेखापरीक्षण हुँदा प्रचलित कानूनद्वारा निर्धारित प्रक्रिया पूरा नगरीकारोबार गरेको वा अन्य कुनै कैफियत देखिन आएमा जिम्मेवार व्यक्तिले त्यसको जबाफदेही बहन गन्नु पर्नेछ ।

(४) कुनै मनासिव कारणले लेखा सम्बन्धी काममा अनियमित हुन गएमाजिम्मेवार व्यक्तिले तोकिएको अवधिमित्र अधिकार प्राप्त अधिकारीसमक्ष कारण खुलाइनियमित गराउनको लागि पेश गरेमा लेखा उत्तरदायी अधिकृतले तोकिएको स्पार्टामवत्यस सम्बन्धमा आवश्यक निणाय गर्नुपर्नेछ ।

तर मनासिवकारण नमडू लेखा सम्बन्धी काममा अनियमित हुन आएको देखिनआएमा लेखा उत्तरदायी अधिकृतले जिम्मेवार व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैया रत्यसपछि पनि दोहोरिन आएमा पटकैपिछ्दे एक हजार रुपैया जरिवाना गरी प्रचलितकानुन वमोजिम विभागीय कारबाही समेत गर्न सक्नेछ ।

(५) उपदफा (४) वमोजिम निर्णय दिन् पर्ने अधिकारीले तोकिएको म्यादिभवनिणय नदिएमा निजलाई एक तह माथिको अधिकारीले पहिलो पटक पाँच सय रुपैया रसोझी अधिकारीबाट पनि अको पटक न्यस्तो कायं दोहोरिन गएमा पन्द्य सय रुपैयां जरिवाना गर्नु पर्नेछ ।

(६) उपदफा (२) वमोजिम रेखदेख, जाँचबुक तथा निरीक्षण हुदा यो कानून तथायस कानून ब्रन्तरागत बनेको नियम वमोजिम निर्धारित प्रक्रिया पूरा नगरी कारोबार गरेको देखिन आएमा वा अन्य कुनै कैफियत देखिन आएमा जाँच गर्न पठाउने तालुक कायालयले कलमै पिछ्दे दुई सय रुपैया जरिवाना गर्न सक्नेछ एउटै जिम्मेवार व्यक्तिलाई तीन पटकमन्दा बढी जरिवाना भइसकेपछि पनि त्यस्तो कायं दोहोरिन आएमा कलमैपिछ्दे पाँच सय रुपैया जरिवाना गरी प्रचलित कानून वमोजिमविभागीय कारबाही समेत गर्नु पर्नेछ ।

(७) यो कानून वा यस कानूनअन्तर्गत बनेको नियम वमोजिम लेखा राखे नराचेको लेखा दाखिला गर्न नगरेको र लेखापरीक्षण गराए नगराएको सम्बन्धमा समय समयमाजाँच, निरीक्षण गरी आन्तरिक नियन्त्रण र रेखदेख गर्ने जिम्मेवारी कायंकारी अधिकृतको हुनेछ ।

१३. राजस्व दाखिला र राजस्व लेखा (१) प्रचलित कानून वमोजिम गाउपालिकालाई प्राप्त हुने राजस्व तथा अन्य आय रकमहरू कायालयमा प्राप्त भएपछि तोकिए वमोजिम सचित काषमा आम्दानी देखिने गरी बैक दाखिला गर्नु पर्नेछ ।

(२) राजस्वको लगत तथा लेखा गर्ने तथा फाटबारी पेश गर्ने, लेखापरीक्षण गराउने र त्यसको अभिलेख गर्ने उत्तरदायित्व कायंकारी अधिकृतको हुनेछ ।

१४. नगरी जिन्सी दाखिला गर्ने र लेखा गर्ने (१) जिम्मेवार व्यक्तिले आफ्नो जिम्मामा आएको सरकारी नगरीको हकमा सोही दिन वा त्यसको भोलिपल्ट तोकिएको बैक खातामा र जिन्सी मालसामान भए सात दिनमित्र तोकिएको स्थानमा दाखिला गरी श्रेस्ता खडा गर्नु पर्नेछ ।

(२) उपदफा (१) वमोजिमको म्यादिभव जिम्मेवार व्यक्तिले नगरी तथा जिन्सी दाखिला गरेको श्रेस्ता खडा गर्न नसकेमा त्यसको मनासिव कारण खुलाई एक तहमाथिको अधिकारी समझ म्याद यपको लागि अनुरोध गर्न सक्नेछ । यसरी अनुरोध मैआएमा एक तह माथिको अधिकारीले मनासिव कारण देखेमा एक पटक वा दुई पटक गरीबढीमा पैतालीस दिनसम्मको म्याद यपिदिन सक्नेछ ।

(३) उपदफा (२) वमोजिम वापिएको म्यादिभव पनि श्रेस्ता खडा नगर्ने जिम्मेवार व्यक्तिलाई एक तह माथिको अधिकारीले कलमै पिछ्दे पाँच सय रुपैया वा विगोको दशप्रतिशत सम्म जरिवाना गर्न सक्नेछ ।

(४) आफ्नो जिम्मामा आएको सरकारी नगरी सोही दिन वा त्यसको भोलिपल्ट तोकिएको बैक खातामा दाखिला नगरेको देखिन आएमा सम्बन्धित कायंकारी अधिकृतले दश दिनसम्म ढीलो गरेको भए दश प्रतिशत जरिवाना गरी सो दाखिला गर्नेलगाउने र पन्द्य दिनसम्म ढीलो गरेको भए पन्द्य प्रतिशत जरिवाना गरी सो समेत दाखिला गर्न लगाउने र पन्द्य दिनमन्दा बढी ढीलो गरेको भए पच्चीस प्रतिशत जरिवाना गरी नगद दाखिला गर्न लगाई कसूरको मात्रा अनुसार प्रचलित कानून वमोजिम विभागीय कारबाही समेत गर्न गराउन सक्नेछ ।

१३ आधिक प्रतिवेदन पेश गर्ने । (१) लेखा उत्तरदायी अधिकतले तोकिएका अवधिभित्र प्रत्येक आधिक वार्षिको सञ्चित कोषको अतिरिक्त विनियोगन गर्नस्व धरौटी वैदेशिक अनुदान र ऋण सहायता तथा लगानीको एकीकृत आधिक विवरण तयार गरी गाउँकार्यपालिका, गाउँसभा, महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(२) जिम्मेवार व्यक्तिले कारोबारको लेखा र सम्बन्धित कागजाते तोकिएको कार्यालयमा वा लेखापरीक्षक समक्ष तोकिए बमोजिम दाखिला गर्नु पर्नेछ ।

(३) गाउँपालिकाको विनीय विवरण नेपाल सरकारले अबलम्बन गरेको आधिक सकेत तथा वर्गीकरण अनुरूपको हुनेछ ।

(४) राजस्व, नगदी, जिन्सी तथा धरौटी दाखिला गर्ने तथा त्यसको लेखा अभिलेख अद्यावधिक रूपमा राख्ने अन्य कार्यालय तोकिए बमोजिम हुनेछ ।

१४ हानी नोक्सानी असुल उपर गरिने : यस परिच्छेद बमोजिम राख्नुपर्ने कारोबारको लेखा ठीकसंग नराखेको कारणबाट गाउँपालिकालाई कर्ने रिसिमिको हानी नोक्सानी तथा क्षति हुन गएमा त्यसरी पनि गएको हानी नोक्सानी तथा क्षतिपूर्ति जिम्मेवार व्यक्तिबाट सरकारी वाकी सरह असुल उपर गरिनेछ ।

परिच्छेद-५

आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा वेर्जु असुल फछ्यौट

१५ आन्तरिक नियन्त्रण प्रणाली । (१) गाउँपालिकाले आफ्नो र मातहतकाकार्यालयको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्ने कार्ययोजना बनाई लागु गर्नुपर्नेछ ।

(२) आन्तरिक नियन्त्रण कार्ययोजना लाग गर्दा महालेखा नियन्त्रक कार्यालयले जारी गरेको आन्तरिक नियन्त्रण प्रणालीको सिद्धान्त, नीति, ढाँचा र कार्यालयिलाई मार्गदर्शनको रूपमा लिनुपर्नेछ ।

१६ आन्तरिक लेखापरीक्षण । (१) गाउँकार्यपालिका र मातहत कार्यालयहरूको आधिक कारोबारको आन्तरिक लेखापरीक्षण नियमितता, मितव्यायिता, कार्यालयहरूको आधारमा तोकिएको मापदण्डभित्र रही गाउँपालिकाको आन्तरिक लेखापरीक्षण शाखाबाट तोकिएको अधिकतवाट हुनेछ ।

(२) गाउँपालिकाको आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(३) गाउँपालिकाको आन्तरिक वा अन्तिम लेखापरीक्षण हुदा सरकारी नगदी वाजिन्सी मालसामानको लगत छुट गरेको वा सरकारलाई हानी नोक्सानी पुऱ्याएको देखिएमा कार्यालयको अधिकतले त्यस्तो जिम्मेवार व्यक्तिबाट हानि नोक्सानी भएको रकम असुल गरी कसरको मात्रा अनुमार विभागीय कारबाही समेत गर्नुपर्नेछ ।

१७ स्पष्टीकरण नदिने उपर कारबाही : (१) कार्यालयको सरकारी नगदी जिन्सी आय-व्ययको लेखा आकस्मिक निरीक्षण गर्दा वा आन्तरिक वा अन्तिम लेखापरीक्षणको सिलसिलामा सोधिएको प्रश्नको जवाफ वा माग गरिए बमोजिमको लेखा तथा विवरण तोकिएको म्यादभित्र दाखिला गर्नु सम्बन्धित लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिको कर्तव्य हुनेछ ।

(२) उपदेश (१) बमोजिम तोकिएको म्यादभित्र काम सम्पन्न गर्न नसकिने महमनामिव माफिकको कारण सहित म्याद घपको लागि अनुग्रह गरेमा र त्यस्तो कारणमनामिव देखिएमा सो

पुष्टन सोधनी गर्ने वा विवरण माग गर्ने अधिकारी वा निकायलेमनासिच माफिकको स्थाद थप गरिएन समेछ ।

- (३) उपटफा १। र (२) बमोजिम दिइएको स्थार्थमित्र सोधिएको प्रश्नको जवाफबा माग गरिएको लेखा पेश गर्न नसक्नेले बेरुजु वा कैफियत देखिएको रकम व्यहोनुपर्नेछ ।
- २० बेरुजु असूल फछ्यौटनियमित र लगत कायम गर्ने : (१) महालेखा परीक्षकको प्रतिवेदनमा औल्याएको बेरुजु असूल उपर गर्नु पर्ने तथा तिनु बुकाउनु पर्ने भनी ठहराइएको रकमको लगत कायांलयले अद्याविधि गरी गराइ राख्नुपर्नेछ ।
- (२) लेखापरीक्षणबाट देखिएको मस्यौट र हिनामिना भएको रकम वा तोकिए बमोजिम नियमित हुन नसकेको बेरुजु रकम जिम्मेवार व्यक्तिबाट असूल उपर गर्नुपर्नेछ ।
- (३) महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याएको बेरुजुसम्बन्धमा कायांपालिकाको अनुमतिलेमनामा उर्पास्त भई आफ्नो प्रतिकृत्या व्यक्त गर्ने २ बेरुजु फछ्यौट सम्बन्धीकाम कारबाही गर्ने गराउने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
- (४) बेरुजु असूल फछ्यौटनियमित र लगत कायम गर्ने सम्बन्धमा सभामा छलफल भई प्रतिवेदन स्वीकृत भएपाइ तो प्रतिवेदनमा उल्लेखित सुकावहरु कायांन्वयन गर्ने गराउने दायित्व कायांपालिकाको निर्देशन बमोजिमसम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
- (५) बेरुजु फछ्यौट सम्बन्धी अन्य कायांविधि तोकिएबमोजिम हुनेछ ।

परिच्छेद-५

बरबुकारथ, लिलाम विक्रि तथा मिन्हा सम्बन्धी व्यवस्था

२१. बरबुकारथ : (१) गाउपालिकाका नियांचित प्रतिनिधिले आफु जिम्मा भएको कागजात तथा जिन्सी सामान आफ्नो पदावधी समाप्त हुनुमन्दा १५ दिन ब्रगावै फितो बुकाउ सोको प्रमाण लिनु पर्नेछ ।
- (२) कर्मचारी सरुवा वा बढुवा हुदा वा अवकाश प्राप्त गदां वा लामोअवधिमा काजमा वा विदामा रहेदा आफ्नो जिम्मामा रहेको नगदी जिन्सी वा सरकारीकागजात तोकिएको स्थार्थमित्र बरबुकारथ गरी तोकिएको ढाँचामा बरबुकारथको प्रमाणपत्रलिनु पर्नेछ ।
- (३) उपटफा (१) बमोजिम बरबुकारथ नगर्ने व्यक्ति बहालबाला कर्मचारी भए प्रचलित कानून बमोजिम निजको तलब भत्ता रोक्का राखी रवहाल दुटेको व्यक्ति भए निजको निवृत्तभरण वा उपदान रोक्का राखी एवं निवृत्तभरण, उपदान नपाउने वा उपदान लिइसकेको व्यक्ति भए स्थानीय प्रशासनद्वारा पकाउ गरीबरबुकारथ गर्न लगाइनेछ ।
- (४) समयमा बरबुकारथ नगरेको कारणबाट सरकारी नगदी, जिन्सी वा कुनैधनमालालोकसान भएमा लोकसान भए बराबरको रकम र सोही बराबरको बिगो रकम प्रचलितकानुन बमोजिम सम्बन्धित व्यक्तिबाट असूल उपर गरिनेछ ।

(५) वरवृभकारथ गर्ने अन्य प्रकृयाल्नोकिए वमोजिम हुनेछ ।

२२ नगदी जिन्सी दरूपयोग एव मस्यौट भएमा कारबाही गरिने (१) कार्यालयको सरकारी तहसील तथा जिन्सी भण्डार आन्तरिक लेखापरीक्षण गर्दा बाअन्तिम लेखापरीक्षण गर्दा वा कुनै तबरले जाँच हुदा सरकारी रकम मस्यौट भएकोंदेखिन आएमा कार्यकारी अधिकृतले प्रचलित कानून वमोजिम सो मस्यौट गर्ने उपर आवश्यक कारबाही गर्नुगराउनु पर्नेछ ।

(२) सार्वजनिक सम्पत्तिको जिम्मा, त्यसको लगत सरकार, वरवृभकारथ र जावाफदेही सम्बन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ ।

२३ सिलाम विक्री तथा मिन्हा दिने (१) यस कानून तथा यसअन्तर्गत बनेको नियम वमोजिम जिन्सीनिरीक्षण गर्दा टटफुट तथा बेकम्मा भइ काम नलाग्ने भनी प्रतिवेदनमा उल्लेखनमात्र कार्यकारी अधिकृतले आवश्यक जाँचबृक गर्दा लिलाम विक्री गर्नुपर्ने भनी ठहर्न्याइएको मालसामान तोकिए वमोजिमको कार्यविधि अपनाई लिलामविक्री गर्न सकिनेछ ।

(२) यस कानूनमा अन्यत्र जुनसुकै कुग लेखिएको भए तापनि योकानून अन्तर्गतउठन नसकेको बाबी रकम, प्राकृतिक प्रकोप, दुघटना वा आफ्नो कावृवाहिरको परिस्थितिले गर्दा तथा सुखाजर्ती भइ वा खिएर, सडेर गई वा अन्यकारणबाट सरकारी हानी नोकमानी हुन गएको वा ऐनवमोजिम लिलाम बहावहुँदा पनि नउठेको वा उठने स्थिति नदेखिएकोमा कार्यपालिकाबाट तोकिए वमोजिमको कार्यविधि अपनाई भिन्ना दिन सकिनेछ ।

परिच्छेद-७

विविध

२४ काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी : लेखा उत्तरदायी अधिकृत, कार्यालय प्रमुख, जिम्मेवारव्यक्ति नगायत नगदी वा जिन्सी सम्बन्धीकामगर्ने अन्य अधिकारीको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी तोकिए वमोजिम हुनेछ ।

(१) उपरफा (१) वमोजिम तोकिएको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी अनुसार सम्बन्धित व्यक्तिसे जावाफदेहीता बहन गर्नुपर्नेछ ।

२५ वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने : यस कानूनर अन्य प्रचलित कानूनवमोजिम तयार गर्नुपर्ने वित्तीय प्रतिवेदनहरू सम्बन्धित निकायमा पेश भएको मितिले सात दिन भित्र विद्युतीय वा अन्य उपयुक्त नाइप्रमाण सार्वजनिक गर्नुपर्नेछ ।

२६ आधिक प्रशासनको सञ्चालन : (१) गाउँपालिकाको आधिक प्रशासन सञ्चालन सम्बन्धी व्यवस्था तोकिए वमोजिमहुनेछ ।

(२) उपरफा (१) वमोजिमको व्यवस्था नभएसम्मकालागि यो कानूनर यस अन्तर्गत तोकिए वमोजिमको आधिक प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको परिचालन र व्यवस्थापन महालेखा नियन्त्रक कार्यालयले गर्नेछ ।



- २७ संघीय र प्रदेश आर्थिक कार्यालय कानूनलाई आधार मान्यपने : गाउपालिकाको समाले आर्थिक कार्यालय सम्बन्धी कानून बनाउदा संघीय र प्रदेश आर्थिक कार्यालय कानूनमा भएका व्यवस्थालाई मार्गदर्शनका रूपमा लिई सो बमोजिम गर्नु गराउनुपनेछ ।
- २८ वित्तीय प्राविधिको प्रयोग गर्न सक्ने: (१) यस कानूनबमोजिम आर्थिक कारोबारको लेखा व्यवस्थित गर्न उपयुक्त वित्तीय प्रणलीको प्रयोग गर्न सकिनेछ ।
 (२)उपदफा (१) बमोजिमको आवश्यक प्रणाली गाउपालिका आफैले विकास गरी वा महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त गरी लागू गर्न सकिनेछ ।
 (३) उपदफा (२) बमोजिम विकास गरिएको प्रणालीमा समावेश नभएको वा पर्याप्त नभएको कुनै प्रणाली विकास गर्नुपने भएमा लेखाको निष्ठान्त एवं वित्तीय ढाँचाको एकरूपताकालागि तोकिए बमोजिम महालेखा नियन्त्रक कार्यालयको समेत परामर्श लिनुपनेछ ।
- २९ लेखापरीक्षण सहजीकरण समिति (१) गाउपालिकाबाट सम्पादन गरिने कार्यहरूमा आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गरी प्रमात्रकारी दक्षतापूर्ण एवं मितव्ययी रूपमा सम्पादन गर्न वित्तीय प्रतिवेदनहरूलाई समयमै तयार गर्न तथा विश्वसनीय बनाउन बेरुज फँट्रैट गर्न गराउन गाउकार्यपालिकाले आफू मध्येहाट तोकेको सदस्यको अध्यक्षतामा गाउपालिकाको आन्तरिक लेखापरीक्षण गर्न तोकिएको अधिकृत, कार्यकारी अधिकृतले तोकेको गाउपालिकाको अधिकृत र प्राविधिक अधिकृतसमेत रहको एक लेखापरीक्षण सहजीकरण समिति रहनेछ ।
 (२) लेखापरीक्षण सहजीकरण समिति सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।
- ३० अधिकार प्रत्यायोजन योकानूनबा यसअन्तर्गत बनेको नियम बमोजिम कुनै कार्यालय वा अधिकारीलाई प्राप्त अधिकारमध्ये तोकिए बमोजिमका अधिकार बाहेकका अन्य अधिकार कुनै अधिकारीले प्रयोग गर्नेगरी प्रत्यायोजन गर्न सकिनेछ ।
- ३१ नियम निर्देशिका वा कार्यालय बनाउने अधिकार यस कानूनको उद्देश्य कायांन्वयन गर्न गाउकार्यपालिकाले आवश्यक नियमहरू निर्देशिका, कार्यालय वा मार्गदर्शन बनाउन सक्नेछ ।